

नेपाल राष्ट्र बैंक
सहायक (सहायक द्वितीय)
(खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम)

पत्र	विषय	पूर्णाङ्क	समय
प्रथम	सामान्य ज्ञान, रचना र गणित	१००	३.०० घण्टा
	(क) सामान्य ज्ञान	३०	
	(ख) रचना	२०	
	१. निबन्ध	१५	
	२. सारांस	५	
	(ग) गणित	५०	
द्वितीय	बैंकिंग तथा लेखा	१००	३.०० घण्टा

विस्तृत विवरण -

प्रथम पत्र : सामान्य ज्ञान, रचना तथा गणित

(क) सामान्य ज्ञान

तल दिइएका विषयहरू मध्येबाट जम्मा बीस प्रश्नहरू सोधिनेछन् । ती प्रश्नहरूको छोटोछोटो उत्तरहरू दिनु पर्नेछ ।

- (१) नेपालको संवैधानिक, ऐतिहासिक, भौगोलिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, साहित्यिक, वैज्ञानिक, धार्मिक र मनोरञ्जन सम्बन्धी ।
- (२) केन्द्रीय बैंक लगायत बैंक तथा वित्तीय संस्था सम्बन्धी कारोबार, बैंक तथा वित्तीय संस्थाहरूमा प्रचलित विभिन्न प्रकारका विनिमेय अधिकारपत्र ।
- (३) प्रमुख राष्ट्रिय र अन्तरराष्ट्रिय घटनाहरूको साधारण ज्ञान ।

(ख) रचना :

१. निबन्ध :- निबन्धका लागि कुनै तीन विषयहरू दिइनेछन् जसमध्ये कुनै एक विषयमा उपयुक्त शैली र भाषामा उम्मेदवारबाट विचारहरू व्यक्त गरिएको हुनु पर्दछ ।
२. सारांस :- करिब एकसय पचास शब्दहरू भएको एक उद्धृतांश सारांशका लागि दिइनेछ । त्यस उद्धृतांशलाई पढेर उम्मेदवारले उपयुक्त तरीकाले उपयुक्त भाषामा सार लेखी उपयुक्त शीर्षक दिनु पर्नेछ ।

(ग) गणित

तल दिइएका विषयहरुमध्येबाट जम्मा दश प्रश्नहरु सोधिनेछन् ।

१. ऐकिक नियम (The Unitary Method)
२. भिन्न (Fraction)
३. दशमलव (Decimal)
४. साधारण ब्याज (Simple Interest)
५. औसत (Average)
६. प्रतिशत (Percentage)
७. लाभ र हानी (Profit and Loss)
८. अनुपात र समानुपात (Ratio and Proportion)

द्वितीय पत्र : बैंकिंग तथा लेखा ।

बैंकिंग तथा लेखा :

तल दिइएका विषयहरुमध्येबाट दश प्रश्नहरु सोधिनेछन् जसमध्ये आठ प्रश्नहरुको उत्तर लेख्नु पर्नेछ ।

१. नेपाल राष्ट्र बैंकको संगठनात्मक स्वरूप, काम, कर्तव्य र अधिकारहरु ।
२. बैंक तथा वित्तीय संस्थाहरु ("क", "ख", "ग" र "घ" वर्ग) को काम, कर्तव्य र अधिकारहरु ।
३. बैंक नगदी किताब, गोश्वारा ।
४. वासलात र नाफा नोक्सान हिसाव ।
५. हिसाव मिलान विवरण (Reconciliation Statement) ।
६. सन्तुलन परीक्षण (Trail Balance) ।
७. आन्तरिक जांच, आन्तरिक नियन्त्रण र आन्तरिक लेखापरीक्षण (Internal Check, Internal Control and Internal Audit) ।
८. वित्तीय अनुपात (Financial Ratio) ।
९. तथ्यांक संकलन, प्रशोधन तथा अभिलेख विधि ।
१०. मनिचेञ्जर र मनिट्रान्सफर सम्बन्धी साधारण ज्ञान ।

नोट : प्रथम पत्रलाई खण्ड (क) , (ख) र (ग) गरी ३ भागमा विभाजन गरिएको छ । प्रत्येक भागको लागि बेग्लाबेग्लै ३/३ वटा उत्तरपुस्तिका दिइने छ । परीक्षार्थीले आफूले दिन चाहेको समूको उत्तर निर्दिष्ट उत्तरपुस्तिकामा नै दिनु पर्नेछ ।